

नेपाल सरकार



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

बैदेशिक रोजगार बोर्डको सचिवालय

बबरमहल काठमाण्डौ

बैदेशिक रोजगार प्रशिक्षक प्रशिक्षण(TOT) आयोजना गरिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति:- २०७८/०६/१५)

बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूलाई दिईने पूर्व प्रस्थान अभिमुखिकरण तालिम प्रदान गर्ने ईजाजत प्राप्त तालिम प्रदायक संस्थाहरूमा प्रशिक्षण दिने दक्ष प्रशिक्षकहरू तयार गर्ने उद्देश्य परिपूर्तीको लागि बैदेशिक रोजगार बोर्डको आ.ब. २०७८/०७९ को स्विकृत कार्यक्रम अनुसार प्रदेश स्तरमा निशुल्क अभिमुखिकरण प्रशिक्षक प्रशिक्षण (TOT) तालिम कार्यक्रम देहाय बमोजिम संचालन गर्ने तय भएकोले उक्त तालिममा सहभागी हुन ईच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र तोकिएको ढाँचामा आवश्यक कागजात संलग्न गरी यस सचिवालयको प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखामा आफै उपस्थित भै निवेदन दिनुहुन वा यस सचिवालयको इमेल ठेगाना training@feb.gov.np मा पठाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निवेदनको ढाँचा सचिवालयको वेवसाइट feb.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

कार्यक्रमको विवरण

१. तालिम संचालन हुने स्थान:- प्रदेश नं. २ को वर्दिवास, महोत्तरी
२. सहभागी हुन पाउने संख्या:- ५० (पचास जना) मात्र (२५-२५ जनाको २ समुहमा)
३. तालिम संचालन हुने मिति:- २०७८/०७/०८ गते देखि २०७८/०७/१२ गते सम्म,
४. तालिममा सहभागी हुन देहाय बमोजिमको आधारभुत योग्यता पुगेको हुनु पर्नेछ,
 - नेपाली नागरीक,
 - २१ वर्ष उमेर पुरा भएको,
 - कम्तिमा १० जोड २ उत्तिर्ण भएको
(आधारभुत योग्यता नपुगेको निवेदन अस्विकृत हुनेछ)
५. आधारभुत योग्यता पुरा भएका निवेदनहरूमा देहायको योग्यताक्रमका आधारमा छनौट गरिनेछ ।
 - सम्बन्धित प्रदेशको स्थायी बासिन्दा, (अंक भार २०)
 - बैदेशिक रोजगारबाट फर्केको, (अंक भार २५)
 - सम्बन्धित प्रदेशमा कृयाशिल अभिमुखिकरण तालिम प्रदायक संस्थाबाट रोजगारीको प्रतिबद्धता सहितको सिफारीस प्राप्त (एउटा तालिम प्रदायक संस्थाले बढिमा २ जनालाई मात्र सिफारीस गर्न सक्नेछन्) (अंक भार ३०)।
 - न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता भएको, (अंक भार २५)

नोट:- - तालिमका लागि छनौट भएका आवेदकहरूलाई सचिवालयको वेवसाइटबाट पूर्व जानकारी गराईनेछ ।

- कार्यक्रममा सहभागीहरूलाई बिहानको खाजाखाना र दिवा खाजाको ब्यबस्था आयोजकबाट हुनेछ, अन्य ब्यबस्था सहभागी आफैले गर्नु पर्नेछ ।
- कोभिड-१९ लगायतका कारणले नेपाल सरकारले कार्यक्रम संचालनमा रोक लगाएको अबस्थामा कार्यक्रम स्थगित हुनेछ
- आवश्यक संख्या भन्दा बढी आवेदन पर्न आएमा पहिला दर्ता हुने आवेदकलाई प्राथमिकता दिईनेछ ।
- तालिम सम्बन्धमा थप जानकारीको लागि कल सेन्टरको निशुल्क फोन नं. ११४१ मा सम्पर्क गर्न सकिनेछ ।

बैदेशिक रोजगार प्रशिक्षक प्रशिक्षण(TOT) कार्यक्रममा सहभागी हुन ईच्छुक ब्यक्तिले
दिने आबेदनको ढाँचा

पासपोर्ट साइजको
फोटो

मिती:-

श्रीमान् कार्यकारी निर्देशक ज्यू,

बैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल, काठमाण्डौ ।

बिषय:- प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रममा सहभागी हुन पाउँ ।

उपरोक्त सम्बन्धमा सचिवालयको मिती २०७८/०६/१५ मा प्रकाशित सुचना अनुसार प्रदेश नं. २ को वर्दिवासमा संचालन हुन गै रहेको प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रममा सहभागी भै बैदेशिक रोजगार अभिमुखिकरणका लागि प्रशिक्षकको रुपमा काम गर्न ईच्छा रहेकोले सुचनामा तोकिए बमोजिमका आवश्यक कागजात यसै साथ संलग्न गरी यो निवेदन पेश गरेको छु ।

संलग्न कागजातहरू:-

- १) नेपाली नागरीकताको प्रमाणपत्र,
- २) न्यूनतम शैक्षिक योग्यको प्रमाणपत्र,-
- ३) सम्बन्धित प्रदेशको स्थायी वासिन्दा भएको प्रमाण,
- ४) बैदेशिक रोजगारबाट फर्केको भए सो को प्रमाण,
- ५) सम्बन्धित प्रदेशमा कृयाशिल अभिमुखिकरण तालिम प्रदायक संस्थाबाट रोजगारीको प्रतिबद्धता सहितको सिफारीस पत्र,
- ६) न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता भएको भए सो को प्रमाण पत्र,

आवेदकको दस्तखत:-

आवेदकको नाम थर:-

स्थायी ठेगाना:-

सम्पर्क नं.-

ईमेल ठेगाना:-